

## अनुसूची २

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



## बबई राजपत्र

बबई गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ३ बबई दाड,

संख्या: ९

मिति: २०७६/१२/२९

भाग-२

बबई गाउँपालिका

योजना सञ्चालन, अनुगमन तथा मूल्यांकन सम्बन्धि कार्यविधि, २०७६

## योजना सञ्चालन, अनुगमन तथा मूल्यांकन सम्बन्धि कार्यविधि, २०७६

प्रथम संशोधन मिति: २०७९/०७/२८

### प्रस्तावना:

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धि कार्य सञ्चालनको लागि योजना तथा कार्यक्रमहरूको सञ्चालन एवं मूल्यांकन कार्यलाई सहज एवं प्रभावकारी बनाउन बबई गाउँपालिका गाउँकार्यपालिकाले यो कार्यविधि जारी गरेको छ ।

### परिच्छेद - १

#### प्रारम्भिक

#### १. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस कार्यविधिको नाम बबई गाउँपालिका गाउँपालिकाको योजना सञ्चालन, अनुगमन तथा मूल्यांकन कार्यविधि, २०७६ रहेको छ ।
- (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

#### २. परिभाषा:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- (क) “अध्यक्ष” भन्नाले बबई गाउँपालिका गाउँपालिकाको अध्यक्ष सम्झनु पर्नेछ ।
- (ख) “आयोजना” भन्नाले बबई गाउँपालिका वा सो अन्तर्गतको वडाबाट पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालित योजना, कार्यक्रम, आयोजना वा परियोजनालाई सम्झनु पर्नेछ । र यसले गाँउसभाबाट स्वीकृत भएको गैर सरकारी संघ संस्था, गैर नाफामुलक संस्था वा अन्य सामुदायिक संस्थाको आयोजना समेतलाई बुझाउँदछ ।
- (ग) “उपभोक्ता” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने आयोजना सञ्चालन हुने क्षेत्र भित्रका व्यक्तिलाई जनाउँछ ।
- (घ) “उपभोक्ता समिति” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नका लागि उपभोक्ताले आफूहरू मध्येबाट गठन गरेको समिति सम्झनु पर्दछ । सो समिति ५ देखि ९ सदस्य सम्मको हुनेछ ।
- (ङ) “कार्यालय” भन्नाले बबई गाउँकार्यपालिकाको कार्यालयलाई बुझाउँदछ । सो शब्दले वडा कार्यालय समेतलाई बुझाउँदछ ।
- (च) “कार्यपालिका” भन्नाले गाउँकार्यपालिकालाई सम्झनु पर्दछ ।
- (छ) “ठूला मेसिनरी तथा उपकरण” भन्नाले ठूला उपकरण (बुलडोजर, एक्सभेटर आदि) र श्रममूलक प्रविधिलाई विस्थापित गर्ने खालका मेसिनरी तथा उपकरण सम्झनु पर्दछ ।
- (ज) “पदाधिकारी” भन्नाले उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सम्झनु पर्दछ ।
- (झ) “वडा” भन्नाले गाउँपालिका भित्रका वडालाई सम्झनु पर्दछ ।
- (ञ) “वडा अध्यक्ष” भन्नाले आयोजना सञ्चालन भएको वडाको वडा अध्यक्षलाई सम्झनु पर्दछ ।

- (ट)“सदस्य”भन्नाले उपभोक्ता समितिका सदस्यलाई जनाउनेछ, र सो शब्दले उपभोक्ता समितिका पदाधिकारीलाई समेत जनाउनेछ ।
- (ठ)“सम्झौता” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि कार्यालय र उपभोक्ता समिति बिच भएको लिखित करारनामा वा कबुलियतनामालाई जनाउनेछ ।
- (ड)“अध्यक्ष” भन्नाले उपभोक्ता समितिका अध्यक्षलाई सम्झनु पर्दछ ।
- (ढ)“प्रमुख प्रशासकीय अधिकृत” भन्नाले बबई गाउँपालिका गाँउपालिकाको प्रशासकीय प्रमुखको रूपमा कामकाज गर्न तोकिएको कर्मचारीलाई जनाउनेछ ।

### ३.कार्यविधिको पालना गर्नुपर्ने:

- (१) गाउँपालिका भित्र कार्यान्वयन हुने आयोजनाको निर्माण, सञ्चालन, अनुगमन तथा मूल्यांकन एवं योजना फरफारक गर्ने कार्यमा संलग्न यस कार्यविधिमा तोकिएका पदाधिकारीहरू, कर्मचारीहरू तथा गाँउपालिका कार्यालयले पूर्ण रूपमा यो कार्यविधिको पालना गर्नुपर्नेछ ।

### परिच्छेद - २

#### उपभोक्ता समितिको गठन र सञ्चालन

- ४.उपभोक्ता समिति गठन सम्बन्धि व्यवस्था: उपभोक्ता समिति गठन र सञ्चालन गाउँपालिकाबाट स्वीकृत उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम हुनेछ ।

### ५.कार्यदिश विना कार्य सुरु गर्न नहुने:-

- (१) उपभोक्ता समितिले आयोजनाको कार्य शुरु गर्नु भन्दा अघि गाँउपालिकासँग उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन कार्यविधि,२०७६ बमोजिम सम्झौता गरी कार्यदिश लिनुपर्नेछ ।
- (२) उपदफा (२) बमोजिम सम्झौता नगरी काम गरेमा कार्यालयले सो बापत भएको खर्चको भुक्तानी दिने छैन ।

### परिच्छेद - ३

#### अनुगमन समितिको व्यवस्था

### ६.वडा स्तरीय अनुगमन समिति:-

- (१) गाँउपालिकाका प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा देहाय बमोजिमको एक अनुगमन समिति रहनेछ ।
- |                                  |              |
|----------------------------------|--------------|
| (क) वडा अध्यक्ष                  | - संयोजक     |
| (ख) वडा सदस्यहरू                 | - सदस्य      |
| (ग) सम्बन्धित प्राविधिक कर्मचारी | - सदस्य      |
| (घ) वडा सचिव                     | - सदस्य सचिव |

- (२) वडा स्तरीय अनुगमन समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
- क. गाउँसभा तथा गाउँकार्यपालिकाबाट स्वीकृत वडा स्तरीय योजना/आयोजनाहरूको कार्यान्वयनका लागि कार्य योजना निर्माणमा कार्यालयलाई सहयोग एवं सहजीकरण गर्ने ।
- ख. आयोजनाको कार्यान्वयनमा सहजीकरण गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका बाधा व्यवधान र समस्या समाधानमा समन्वय गर्ने तथा आवश्यक निर्देशन दिने ।
- ग. आयोजनाको कार्यान्वयन पूर्व निर्धारित कार्यतालिका अनुसार भए नभएको यकिन गर्ने तथा नभएको पाईएमा सम्बन्धित पक्षलाई सल्लाह सुझाव दिने ।
- घ. स्वीकृत लागत स्टमेट तथा मापदण्ड बमोजिम काम भए नभएको हेर्ने तथा सो बमोजिम नभएमा सम्बन्धित पक्षलाई सचेत गराउने ।
- ङ. आफ्नो वडामा विषयगत शाखाहरू, विभिन्न सरकारी निकायहरू, गैर सरकारी निकायहरू, विकास साझेदारहरू, सहकारी संस्थाहरू, सामुदायिक वन उपभोक्ता समितिहरू, जलश्रोत उपभोक्ता समितिहरू आदिले गरेका विकास कार्यक्रमहरूको अनुगमन, सुपरिवेक्षण तथा मूल्यांकन गरी प्रतिवेदन दिने ।
- च. गाउँसभा तथा गाउँकार्यपालिकाबाट स्वीकृत वडा स्तरीय योजनाको कार्य सम्पन्न भएपश्चात अनुगमन गरी सम्झौता बमोजिम भएकोमा भुक्तानीका लागि सिफारिस गर्ने ।
- छ. वडास्तरीय अनुगमन समितिले अनुगमन गरेको प्रतिवेदन अनुसुची - २ को ढाँचामा गाउँपालिकामा पेश गर्नु पर्ने छ ।

७. गाउँपालिकास्तरीय अनुगमन समिति:-

- (१) गाउँपालिका भित्र सञ्चालित सामाजिक तथा भौतिक विकासका कार्यक्रम तथा आयोजनाहरूको अनुगमन गर्न देहाय बमोजिमको एक गाउँपालिका स्तरीय अनुगमन समिति रहने छः
- |  |              |
|--|--------------|
| क. गाउँपालिका उपाध्यक्ष                                | - संयोजक     |
| ख. गाउँपालिकाको पुर्वाधार शाखाको ईञ्जिनियर             | - सदस्य      |
| ग. सम्बन्धित वडाको वडा अध्यक्ष                         | - सदस्य      |
| घ. सम्बन्धित विषयगत क्षेत्रको संयोजक                   | - सदस्य      |
| ङ. गाउँपालिका अध्यक्षले तोकेको १ जना कार्यपालिका सदस्य | - सदस्य      |
| च. गाउँपालिकाको सम्बन्धित विषय हेर्ने कर्मचारी         | - सदस्य      |
| छ. गाउँकार्यपालिका कार्यालयको योजना शाखा प्रमुख        | - सदस्य सचिव |

बबई गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत यस अनुगमन समितिका स्थायी आमन्त्रित सदस्य रहनेछन्

- (२) गाउँपालिका स्तरीय अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहनेछः
- क. गाउँसभा तथा गाउँकार्यपालिकाबाट स्वीकृत योजना/आयोजनाहरूको कार्यान्वयनका लागि सहयोग एवं सहजीकरण गर्ने ।

- ख.आयोजनाको कार्यान्वयन पूर्व निर्धारित कार्यतालिका, मापदण्ड तथा लागत स्टिमेट अनुसार भए नभएको यकिन गर्ने तथा नभएको पाईएमा सम्बन्धित पक्षलाई निर्देशन दिने ।
- ग. गाउँ क्षेत्र भित्र सरकारी गैरसरकारी वा अन्य निकायहरूकबाट सञ्चालित सामाजिक एवं भौतिक विकासका कार्यहरूको अनुगमन मूल्यांकन गरी सुझाव सल्लाह दिने ।
- घ. गाउँ सभा तथा गाउँकार्यपालिकाबाट स्वीकृत योजनाहरूको अनुगमन गरी फरफारकका लागि सिफारिस गर्ने ।
- ङ.गाउँपालिका स्तरीय अनुगमन समितिले आवश्यकता अनुसार अन्य सरकारी वा गैरसरकारी निकायका कर्मचारी वा पदाधिकारी,सरोकारवालाहरु तथा पत्रकारहरुलाई अनुगमनका लागि आमन्त्रण गर्न सक्नेछ ।
- च.गाउँपालिका स्तरीय अनुगमन समितिले अनुगमन गरेको प्रतिवेदन अनुसुची - ३ को ढाँचामा गाउँपालिकामा पेश गर्नु पर्ने छ ।

#### परिच्छेद ४

#### योजना कार्यान्वयन,अनुगमन तथा फरफारक

द.आयोजनाको सञ्चालन पद्धती, ड्रइड, डिजाइन र लागत अनुमान:

- (क) कार्यालयले आर्थिक वर्ष सुरु भएको एक महिना भित्रमा नगर सभाबाट स्वीकृत सम्पूर्ण योजनाहरूको सञ्चालन पद्धति (Modality) तयार गरी गाउँकार्यपालिकाबाट स्वीकृत गराउनेछ ।  
स्पष्टिकरण: यस दफाको प्रयोजनका लागि सञ्चालन पद्धती भन्नाले योजना सञ्चालन उपभोक्ता समिति मार्फत वा ठेक्का प्रक्रिया वा सेवा प्रदायकबाट वा अमानतबाट सञ्चालन गर्ने भन्ने जनाउँदछ ।
- (ख) उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाको ड्रइड, डिजाइन र लागत अनुमान उपभोक्ता समितिले बुझ्ने गरी नेपाली भाषामा तयार हुनु पर्नेछ । तर, नेपाली भाषामा तयार गर्दा कुनै अंग्रेजी प्राविधिक शब्दको ठेट नेपाली रुपान्तरण नभएका वा नेटिएमा सो शब्दको अर्थसँग मिल्दो नेपाली शब्द राखी अंग्रेजी शब्दलाई कोष्ठमा राख्न सकिनेछ ।

ड्रइड, डिजाइन र लागत अनुमानको एक प्रति आयोजना सञ्चालन हुने वडा कार्यालयमा पठाउनु पर्ने:

- (१) कार्यालयको सम्बन्धित शाखाले आयोजनाको ड्रइड, डिजाइन र लागत अनुमानको एक प्रति आयोजना सञ्चालन हुने वडा कार्यालयमा पठाउनु पर्नेछ ।
- (२) वडा स्तरीय अनुगमन समितिले सोही ड्रइड, डिजाइन र लागत अनुमानको आधारमा अनुगमन गर्नेछ ।

९. होर्डिङ्ग बोर्ड र फोटोको व्यवस्था:

- (१) निर्माण कार्यमा संलग्न उपभोक्ता समिति तथा निर्माण व्यवसायीले अनुसुचि - १ बमोजिमको ढाँचामा निर्माण स्थलमा सर्वसाधारणले देख्न गरी होर्डिङ्ग बोर्ड राख्नुपर्नेछ ।

- (२) उपभोक्ता समितिले निर्माण कार्य शुरु हुनु भन्दा अगाडिको तस्विर तथा निर्माण कार्य सम्पन्न भए पश्चातका तस्विर कार्यालयमा पेश गर्नु पर्नेछ । यसका साथै उपदफा (१) बमोजिमको होर्डिङ्ग बोर्ड राखेको तस्विर समेत योजना फरफारक गर्दा पेश गर्नुपर्नेछ ।
- (३) कार्यालयले दफा ७ बमोजिमको लगत अनुमान तयार गर्दा होर्डिङ्ग बोर्ड र फोटो बापतको रकम घटाएर तयार गर्नेछ ।

१०. साइट इन्चार्ज:

- (१) कार्यालयले प्रत्येक योजनाको लागि एक जना साइट इन्चार्ज तोक्नेछ ।

११. अनुगमन गर्नु गराउनुपर्ने:

- (१) अनुगमन समितिहरूले योजना शुरु हुनु भन्दा अगाडि नै , योजनाको कार्य भैरहँदा र कार्य समाप्त भए पश्चात अनुगमन गर्नुपर्नेछ ।
- (२) उपभोक्ता समितिले साइट इन्चार्ज मार्फत वा सोझै अनुगमन समिति अध्यक्ष वा सदस्य मार्फत अनुगमनका लागि अनुरोध गर्न सक्नेछ ।

१२. योजना फरफारक:-

- (१) कार्यालयबाट योजना फरफारक हुनका लागि कार्यविधिमा उल्लेखित कुराहरूको अतिरिक्त देहाय बमोजिम हुनुपर्नेछ:
- क. दफा ९ को उपदफा २ बमोजिमका तस्विरहरू
- ख. अनुगमन समितिको सिफारिस
- रु ३ लाख सम्मको वडास्तरीय योजनाको हकमा वडास्तरीय योजना अनुगमन समितिको सिफारिस
  - गाउँपालिकास्तरीय योजनाहरू तथा रु ३ लाख भन्दा माथिका वडास्तरीय योजनाहरूको हकमा गाउँस्तरीय अनुगमन समितिको सिफारिस
- (२) अनुगमन समितिले सिफारिस दिँदा अन्य आवश्यक देखिएका विषयका अतिरिक्त सिफारिस गरिएका योजना पूर्व निर्धारित मापदण्ड तथा स्वीकृत लगत अनुमान बमोजिम कार्य सम्पन्न भएको तथा भुक्तानी दिई योजना फरफारक गरिदिने सम्बन्धि स्पष्ट लेखिएको हुनुपर्नेछ ।

अनुसूची - १  
(कार्यविधिको दफा ९ (१) सँग सम्बन्धित )  
आयोजना सूचना पाटीको नमूना

१.आयोजनाको नाम:

२.आयोजना सञ्चालन गर्ने कार्यालय/कार्यक्रमको नाम:

३.उपभोक्ता समितिको अध्यक्षको नाम र सम्पर्क नं:

४.आयोजनाको कुल लागत रकम:

४.१ आयोजनामा कार्यालयबाट व्यहोर्ने लागत रकम रु:

४.२ जनसहभागिताबाट व्यहोर्ने लागत रकम रु:

४.३ आयोजनामा लगानी गर्ने अन्य निकायको नाम र व्यहोर्ने रकम रु:

५.आयोजना सम्झौता मिति:

६.आयोजना सम्पन्न गर्ने मिति:

७.आयोजनाबाट लाभान्वित जनसंख्या:

**अनुसूचि २**  
**(कार्यविधिको दफा ६(२छ)सँग सम्बन्धित)**  
**वडा स्तरीय अनुगमन समितिको प्रतिवेदन**

आज मिति ..... गतेका दिन आ.व ..... मा बबई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तर्गत सन्चालन गरिएका रु.३ तीन लाख सम्म स्वीकृत भई सम्झौता /कायदिश/शोधभर्ना हुने कार्यक्रम, योजनाहरूको अनुगमन तथा सुपरिवेक्षण गरी जाँचपास, फरफारक स्वीकृती तथा सिफारिस प्रयोजनका लागि कार्यपालिकाबाट गठित वडा योजना अनुगमन समितिका संयोजक श्री .....को संयोजकत्वमा देहाय बमोजिमका पदाधिकारीहरूको उपस्थितिमा समितिको बैठक बसी तपसील बमोजिम निर्णय गरियो ।

**उपस्थिति:**

श्री .....	संयोजक (वडा अध्यक्ष)
श्री .....	सदस्य सचिव (वडा सचिव)
श्री .....	सदस्य (वडा सदस्य)
श्री .....	सदस्य (वडा सदस्य)
श्री .....	सदस्य (वडा सदस्य)
श्री .....	सदस्य (वडा सदस्य)
श्री .....	सदस्य (सम्बन्धित योजनाको प्राविधिक कर्मचारी)

**प्रस्ताव नं १**

योजना तथा कार्यक्रमको जाँचपास फरफारक तथा रकम भुक्तानी सम्बन्धमा ।

**निर्णय नं १**

प्रस्ताव नं १ मा छलफल गर्दा बबई गाउँपालिकाको आ.व ..... का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतको तपसिल बमोजिमका योजनाहरूको कार्य सम्पन्न भै प्राविधिकबाट मुल्यांकन पश्चात पेश भएको कार्य सम्पन्न प्रतिवेदन बमोजिम योजनाहरूको स्थलगत जाँचपास तथा निरीक्षण गर्दा कार्य





**अनुसूचि ३**  
**(कार्यविधिको दफा ७(२च)सँग सम्बन्धित)**  
**पालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन**

आज मिति ..... गतेका दिन आ.व ..... मा बबई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तर्गत सन्चालन गरिएका विशेषत विनियोजित रकम रु.३ तीन लाख भन्दा बढिको योजना स्वीकृत भई सम्झौता /कायदिश/शोधभर्ना हुने आयोजनाहरुको अनुगमन तथा सुपरिवेक्षण गरी जाँचपास, फरफारक स्वीकृती तथा सिफारिस प्रयोजनका लागि कार्यपालिकाबाट गठित योजना अनुगमन, सुपरिवेक्षण, जाँचपास तथा फरफारक समितिका संयोजक श्री सावित्रा विश्वकर्माको संयोजकत्वमा देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा समितिको बैठक बसी तपसील बमोजिम निर्णय गरियो ।

उपस्थिति:

श्री ♦ .....	संयोजक (गाउँपालिका उपाध्यक्ष)
श्री ♦ .....	सदस्य (पूर्वाधार शाखाको इन्जिनियर)
श्री .....	सदस्य (सम्बन्धित वडा अध्यक्ष)
श्री ♦ .....	सदस्य (सम्बन्धित विषयषगत क्षेत्रको संयोजक)
श्री ♦ .....	सदस्य (गाउँपालिका अध्यक्षले तोकेको का.पा. सदस्य)
श्री .....	सदस्य ( गा.पा को सम्बन्धित विषय हेर्ने कर्मचारी)
श्री .....	सदस्य सचिव (योजना शाखा प्रमुख)

प्रस्ताव नं १

योजना तथा कार्यक्रमको जाँचपास फरफारक तथा रकम भुक्तानी सम्बन्धमा ।

♦ प्रथम संशोधन द्वारा झिकिएको ।

## निर्णय नं १

प्रस्ताव नं १ मा छलफल गर्दा बबई गाउँपालिकाको आ.व ..... का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतको तपसिल बमोजिमका योजनाहरूको कार्य सम्पन्न भै प्राविधिकबाट मुल्यांकन पश्चात पेश भएको कार्य सम्पन्न प्रतिवेदन बमोजिम योजनाहरूको स्थलगत जाँचपास तथा निरीक्षण गर्दा कार्य सम्पन्न भएका योजनाहरू लागत अनुमान तथा योजना मुताविक सम्पन्न भएकोले उक्त योजनाहरूको रकम भुक्तानी गर्न उपर्युक्त देखिएकोले बबई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको कार्यालयलाई रकम भुक्तानीका लागि स्वीकृती तथा सिफारिस गर्ने निर्णय गरियो ।

तपसील

क्र.स	आयोजनाको नाम	वडा नं	सम्पन्न भएको कामको विवरण (लम्बाई, चौडाई, उचाई वा अन्य)	लागत अनुमान रु	अनुदानर रु. बबई गा.पा /वडा कार्यालय	कार्य सम्पन्न मुल्यांकन रु.	भुक्तानी हुनुपर्ने रकम रु
१							
२							
३							
४							

आज्ञाले  
भीष्म कुमार मल्ल  
प्रमुख प्रशासकीय अधिकृत